

आ.व. २०७५ / ०७६ को सियारी गाउँपालिकाको प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत

उपाध्यक्षज्यू,
प्रमुख प्रशासकीय अधिकृतज्यू,
गाउँसभाकाका सम्पूर्ण सदस्यज्यूहरु,
विषयगत शाखाका प्रमुखज्यूहरु
गाउँपालिका तथा वडा कार्यालयका कर्मचारी साथीहरु,
गाउँपालिका कर्मचारी ज्यूहरु,

१. “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, समृद्ध सियारीको मूल आधार” भन्ने पहिलो गाउँसभाको दीर्घकालिन सौँचलाई सार्थक पार्ने प्रयत्नका साथ कार्यान्वयन गर्ने क्रममा सियारी गाउँपालिका स्थापना पछिको तेस्रो गाउँसभामा अध्यक्षको हैसियतले आ.व. ०७५/०७६ को गाउँपालिका विकास नीति तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ ।
२. भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय महत्वका दृष्टीकोणले अत्यन्त प्रबल संभावना भएको गाउँपालिका भएता पनि द्रुत विकास हुन सकेको छैन । विकासको क्रममा पछाडि परेका वर्ग तथा समुदायलाई मूल प्रवाहमा ल्याउने, उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गरि आर्थिक गतिविधिहरुको माध्यमद्वारा रोजगारी विस्तार गर्ने, कृषि क्षेत्रको व्यवसायिक र आधुनिकिकरण गर्ने सुशासन प्रवर्द्धन गरि सेवा प्रवाहमा प्रभावकारिता कायम गर्ने, पर्यटन विकासबाट प्राप्त लाभ लिई सबै क्षेत्रसम्म पुऱ्याउने, वन जंगलको संरक्षण गर्ने, वातावरणीय सन्तुलनलाई कायम राख्ने, भौतिक पूर्वाधारको विकासमा लगानी वृद्धि गर्ने तथा सामाजिक विकासलाई संस्थागत गरि अपेक्षित विकासको प्रतिफल हासिल गर्ने एवं आन्तरिक आयको दायरालाई फराकिलो बनाउने र आन्तरिक व्यवस्थापनलाई सुशासन मैत्री बनाई संस्थागत सुदृढिकरण गर्ने तथा संविधानको अनुसूचि-८ मा भए बमोजिमका कानुन निर्माण तथा कार्यान्वयन गरि आत्मनिर्भर उन्मुख हुनुपर्ने समग्र चुनौतिहरु हाम्रो सामु विद्यमान रहेका छन् ।
३. स्थानीय तहको विकासको माध्यमद्वारा अपेक्षित उद्देश्यहरु हाँसिल गर्न जननिर्वाचित प्रतिनिधिहरुको कुशल नेतृत्व अति नै आवश्यक भए बमोजिम नेपालको संविधान २०७२ ले स्थानीय सरकारको परिकल्पना गरे अनुसार २०७४ आषाढ १४ गते आमनिर्वाचन सम्पन्न भई यस गाउँपालिकाको नेतृत्व सम्हालेको १ वर्ष पुरा भएको छ । गाउँपालिकाको विकास तथा स्थानीय तहको संचालनमा यस अगाडि राजनीति दल, कर्मचारी प्रशासन, नागरिक समाज, निजि क्षेत्र, गै.स.स. तथा आम जनसमुदायबाट प्राप्त गरेको रचनात्मक एवं सृजनात्मक सहयोगका लागि म सबै प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै अगामी दिनमा समेत हामी जनप्रतिनिधिलाई यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्दछु । साथै हामी जननिर्वाचित सबै सदस्यहरु फुटेर होइन जुटेर बहुमतिय हैन सहमतिय अभ्यासबाट एक भई अगाडि बढ्ने छौं भन्ने प्रण गर्दछु ।
४. कृषि तथा उद्योगको पर्याप्त सम्भावना रहेको, गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटक भित्राउन सक्ने उचितकै सम्भावना रहेको, प्राकृतिक श्रोत र साधन भएको, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदा प्रचुर मात्रामा हुँदा आध्यात्मिक क्षेत्रको रुपमा स्वतस्फुर्त विकास हुँदै गएको विभिन्न जातजातीहरुको सांस्कृतिक सम्पदाको बजारीकरण गर्न सकिने सम्भावना भएको तथा मोतिपुर आद्योगिक क्षेत्रलाई यस क्षेत्रमा विस्तार गरी साना ठुला उद्योगहरुको विकास गर्न सक्ने सम्भावना रहेकोले विकासमा आशालाग्दो गाउँपालिकाको रुपमा रहेको छ । विगतका वर्षहरुको योजना कार्यान्वयनबाट आर्थिक, सामाजिक र भौतिक पूर्वाधार विकासमा केही उपलब्धीहरु भएका छन् । यद्यपी लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधिविहिन अवस्थामा रहदा

सार्वजनिक जग्गाको अतिक्रमण हुनु, विकासलाई स्वामित्वबोध गर्न कठिन हुनु, विकासको ठूलो रकम दीर्घकालिन योजना विनैसडकमै खर्च गर्ने प्रवृत्ति, वैदेशिक रोजगारी र युवा श्रमशक्तिको अभाव भई व्यवसायिक कृषि तथा साना उद्योग ओभरलमा पर्नु, उद्यमशिलताको कमी हुनु तथा कृषक हुनलाई गर्वको रूपमा ग्रहण गर्न नसक्नु, आवास तथा भूमिको बैज्ञानिक ढंगले उपयोग गर्न नसक्नु, प्राकृतिक श्रोत साधनको बैज्ञानिक उपयोग गर्न नसक्नु, शिक्षा र स्वास्थ्यमा पर्याप्त लगानी हुन नसक्नु, नैतिकता र आत्मउत्तरदायित्व कमजोर हुनु जस्ता समस्या तथा चुनौतीहरु हाम्रो सामु विद्यमान छन् ।

५. समावेशी, समानुपातिक विकास र सेवामा सरलता, निष्पक्षता र पारदर्शिता कायम राखि छिटो छरितो सेवा हरेक नागरिकले महसुस गर्नेगरी प्रत्याभुत गराउनु गाउँपालिकाको जिम्मेवारी हो । स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा विगत लामो समयदेखि कर्मचारीहरुले जिम्मेवारी सम्हाल्नुपरेको परिस्थितिमा गाउँपालिकाले गर्ने यावत कार्यहरु राजनीतिक दल र सरोकारवालाहरुको सहभागिता, समन्वय र सहकार्यमा गरिदै आएको कुरा यहाँहरुलाई विदितै छ । यसको लागि राजनीतिक दल तथा सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा यहाँहरुको सहयोग र साथ प्राप्त भैरहने विषयमा विश्वास लिएको छु ।

६. नीति, योजना, कार्यक्रम तथा बजेटको मार्गदर्शन

आर्थिक वर्ष २०७५/०७६ को प्रस्तावित उद्देश्य, नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा निम्न विषयलाई मार्गदर्शनको रूपमा लिईएको छ ।

- नेपालको संविधान २०७२, आर्थिक कार्यप्रणाली
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ गाउँपालिका आर्थिक कार्यप्रणाली
- सहस्राब्दि विकास लक्ष्यहरु,
- चालु त्रिवर्षीय योजनाले निर्दिष्ट गरेका लक्ष्य र उद्देश्यहरु,
- सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको बजेट सिलिङ र मार्गदर्शन,
- स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४,
- आर्थिक व्यवस्थापन निर्देशिका २०७४,
- सहभागीतात्मक र समावेशी योजना तर्जुमा प्रक्रियाद्वारा प्राथमिकता निर्धारण भई आएका योजना तथा कार्यक्रमहरु,
- वडा भेलाबाट सिफारिस भै आएका कार्यक्रम तथा आयोजनाहरु,
- विगतका आ.व. मा निर्दिष्ट गरेका नीति, योजना तथा कार्यक्रमहरु,
- गाउँपालिकाद्वारा तय गरिएका विभिन्न क्षेत्रगत गुरुयोजनाहरु,
- स्थलगत रूपमा गरिने आयोजनाहरुको अनुगमन तथा सुपरीवेक्षणबाट प्राप्त सिकाई,
- विगतका समिक्षा तथा कार्यानुभवबाट प्राप्त पृष्ठपोषणहरु ।
- विभिन्न समिति तथा उपसमितिका बैठकहरुबाट प्राप्त सल्लाह र सुझावहरु ।

७. आ.व. २०७५/०७६ को दीर्घकालिन सोच, उद्देश्य, नीति तथा कार्यक्रम वारेमा संक्षिप्तमा उल्लेख गर्न चाहन्छु ।

(क) गाउँपालिकाको दीर्घकालिन सोच :

- विकासका सबै पूर्वाधारहरु खडा गरि समृद्ध आधुनिक सुन्दर (smart) गाउँपालिका निर्माण गर्दै अन्तत सुशासन, गरीबी निवारण र रोजगारीको सुनिश्चिततामा योगदान पुऱ्याउने ।

उद्देश्य :

गाउँपालिकामा रहेको विद्यमान वेरोजगार, बहुआयामिक गरिबी र असमानता घटाई सामाजिक आर्थिक रुपान्तरण गर्ने ।

यस आ.व. २०७५/७६ को लागि तय भएका प्राथमिकताका क्षेत्रहरु :

- भौतिक पूर्वाधारहरुको स्तर उन्नति एवं गुणस्तरिय निर्माण कार्यमा जोड
- कृषि, पशु, वन, वातावरण र पर्यटनको प्रवर्द्धन र विकासमा जोड
- स्वच्छ पारदर्शि र जनमैत्री भ्रष्टाचारमुक्त सार्वजनिक सेवामा जोड
- मानविय विकास, गुणस्तरिय शिक्षा, सर्वशुलभ, स्वास्थ्य र सरसफाईमा जोड
- सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा जोड
- लैंगिक समानता, सामाजिक समावेशीकरणमा जोड
- राजस्व परिचालनमा योगदान पुऱ्याउने कार्यक्रमको पहिचान गर्ने
- दिगो विकास, वातावरण संरक्षण र विपद व्यवस्थापनमा जोड
- आर्थिक, सामाजिक एवं शासकीय सुधारमा जोड
- आर्थिक विकास र गरिबी निवारणमा जोड
- विकासका पूर्वाधारहरुको विस्तार र पहुँच वस्तीस्तरसम्म वृद्धि गरी विकासका अवसरहरुलाई पर्याप्त उपयोग गर्ने अवस्थाको सुनिश्चितता गर्ने ।
- समावेशी र समन्यायिक विकासको अवधारणा मार्फत विभिन्न वर्ग, क्षेत्र, लिंग, सम्प्रदाय, जात-जातीको भाषाभाषी श्रोत साधनमा पहुँच अभिवृद्धि गर्ने ।
- उत्पादनमूलक क्षेत्रमा व्यवसायिकता र उद्यमशीलताको विकास एवं सामाजिक परिचालन मार्फत गरिबी न्यूनीकरणमा विशेष जोड दिने ।
- विकासको दृष्टिले पछाडि परेका वडाहरुमा प्राथमिकताका साथ विकास कार्यक्रमहरु पुऱ्याई जनताको सामाजिक तथा आर्थिक रुपान्तरणमा सहयोग पुऱ्याउने ।
- सुरक्षित खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य र पर्यटन सम्बन्धी चेतनाको स्तरोन्नती गरी दीर्घकालिन लक्ष्य प्राप्तीमा टेवा पुऱ्याउने ।
- विकास कार्यक्रम तथा आयोजनाहरु संचालन गर्दा सरोकारवालाहरु विच समन्वय गर्दै जनसहभागीता, पारदर्शीता र उत्तरदायित्व बढाई सुशासनको प्रत्याभुति दिने
- समृद्ध र श्रोत सम्पन्न नगरको रुपमा सियारीलाई विकास गर्ने ।
- मानविय सूचाङ्कमा पछि परेका वडा र बस्तीको विकास कार्यमा लागु गर्ने ।

ख) दीर्घकालिन नीति

- गाउँपालिकाका महत्वपूर्ण कार्यक्रम तथा आयोजनाहरु पहिचान गरि स्रोत सुनिश्चित गर्ने ।
- एकीकृत र दीर्घकालिन विकासको लागि आवधिक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने ।
- गाउँपालिकाको भूउपयोग र आवास नीति तर्जुमा गरी समुन्नत शहरको रुपमा विकास गर्ने ।
- आधारभूत र आधुनिक सेवा सुविधा सरल र सहजरुपमा नागरिकहरुमाभ उपलब्ध गराई नागरिकहरुको विश्वास प्राप्त निकायको रुपमा स्थापित गर्ने
- गाउँपालिकाको संभाव्य क्षेत्रको पहिचान गरी करको दायरा फराकिलो बनाई राजश्व क्षमता सुदृढ गरी सक्षम संस्थाको रुपमा विकास गर्ने ।
- कृषिलाई आधुनिकिकरण, व्यवसायिकीकरण, बजारीकरण तथा विविधिकरण गरी रोजगारी मार्फत गरिबी न्यूनीकरणमा टेवा पुऱ्याउने ।

- औद्योगिक पूर्वाधार विकास मार्फत औद्योगिक क्षेत्रको रूपमा पहिचान गरी विकास गर्ने ।
- धार्मिक,सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र विकास गरी आध्यात्मिक तथा पर्यटकीय नगरीको रूपमा विकास गर्ने ।
- स्थानीय उद्योग तथा व्यवसाय प्रवर्द्धन र रोजगारी सृजनामा योगदान दिने किसिमको कर निति अवलम्बन गर्ने ।
- लैंगिक समानता र सामाजिक समावेशीको माध्यमबाट सामाजिक न्याय स्थापित गर्ने ।
- सार्वजनिक सम्पत्तिको अभिलेखिकरण, संरक्षण र प्रवर्द्धन गर्ने ।
- सार्वजनिक पारदर्शिता, उत्तरदायित्व, जनमुखी र भ्रष्टचारमुक्त प्रशासन बनाई यस गाउँपालिका बासीहरूलाई सुशासनको अनुभूति दिई राष्ट्रियस्तरमा पहिचान कायम गर्ने ।
- शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भाषा, साहित्य र खेलकुदको विकास गर्ने ।
- सूचना प्रविधिको विकास र विस्तार गरी प्रविधिमैत्री सेवा प्रवाहलाई छिटो छरितो तुल्याउने ।
- यस गाउँपालिकाबासीहरूलाई स्वच्छ र पर्याप्त मात्रामा खानेपानीको सुनिश्चितता कायम गर्दै पूर्ण सरसफाई तथा वातावरण संरक्षणमा अग्रणी गाउँपालिकाको रूपमा स्थापित गर्ने ।
- राष्ट्रिय निति अनुरूप यस गाउँपालिकालाई १ वर्षमा अण्डामा, २ वर्ष भित्रमा मासुमा, १ वर्ष भित्रमा दुधमा आत्मनिर्भर बनाई स्वाच्छ मासु तथा दुध उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।
- स्वास्थ्य विमा, पशु विमा, कृषि विमा क्रमशः लागु गर्न आवश्यक व्यवस्था मिलाउदै लगिनेछ ।
- कृषिमा पकेट क्षेत्र निर्धारण गरी मत्स्यपर्यटन एवम् धार्मिक पर्यटकीय नगरीका रूपमा विकास गर्ने ।
- यस गाउँपालिका भित्र रहेका पानीका मुहान, ताल तलैया, घोला तथा ठुला नदीहरूमा अनावश्यक विषादीको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
- एक वडा एक खेल मैदान र एक वडा एक कवडहल निर्माणका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।

घ) आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकामा संचालन हुने प्रमुख नीति तथा कार्यक्रम निम्नानुसार हुनेछन् ।

१. आर्थिक विकास सम्बन्धी :

- “स्वदेशमै उत्पादन बढाउँ, आफ्नै जन्मथलोमा रमाउँ” भन्ने मान्यता अनुसार वैदेशिक रोजगारी बाट फर्केका तथा स्वदेशमै उद्यम गर्न चाहने युवा जनशक्तिलाई व्यवसायिक कृषिमा आकर्षण गर्न पर्याप्त कार्यक्रमहरू संचालन गरिनेछ ।
- हाटबजार स्थलमा पुर्वाधार निर्माण गरी यस क्षेत्रको उत्पादन र विक्रि प्रवर्द्धन गरिनेछ ।
- अर्गानिक तरकारी तथा फलफुल उत्पादनमा जोड दिईनेछ ।
- एक गाँउ एक उत्पादन अनुरूपतरकारी उत्पादनलाई पकेट क्षेत्र तोकी पहिचानको रूपमा अगाडि बढाइनेछ । तरकारी उत्पादक कृषकहरूलाई सुलभ रूपमा बिउविजन तथा नयाँ प्रविधि सम्बन्धी तालिम उपलब्ध गराउने ब्यावस्था मिलाइनेछ ।
- व्यवसायिक कृषि बाट राम्रो आयआर्जन गर्ने कृषक हरुलाई सुचिकृत गरी उच्च सम्मान दिइनेछ । कृषक हुनुलाई गौरवको रूपमा लिने अवस्था सृजना गरिनेछ ।
- गाँउपालिकाको केन्द्रमा एउटा सुविधायुक्त शित भण्डारण स्थापना एवम् बजार व्यवस्थापन गर्ने तर्फ पहल गरिनेछ ।
- दलितहरूको परम्परागत पेशा आधुनिकीकरण गरी व्यवसायिक प्रवर्द्धन गरिनेछ ।
- उत्पादन र आयआर्जन बढाउन सक्ने सफल र विश्वास प्राप्त सहकारीहरूलाई साभेदारी लगानी तथा अनुदानको व्यवस्था सहित प्रोत्साहन गरिनेछ ।
- भौगोलिक सम्भाव्यता र निर्मित पूर्वाधारलाई मध्यनजर गरी तुलनात्मक लाभका बाली उत्पादनमा जोड दिइनेछ ।

- आधुनिक पद्धतिबाट व्यवसायिक तरकारी तथा फलफूल खेती र पशुपालनमा युवा कृषकहरूलाई विशेष प्राथमिकता दिइनेछ ।
- कृषिका संभावना र समस्याहरूलाई कार्य थलोमा पहिचान गर्न कृषक संग गाँउपालिका कार्यक्रम संचालन गरिनेछ ।
- दुग्ध पदार्थको विविधिकरणका लागि लघुउद्योग सञ्चालन गर्ने तर्फ कार्यक्रम सञ्चालन गरिनेछ ।
- व्यवसायिक पशुपालन फार्मलाइ यात्रिकरणका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
- हरियो घाँसमा आधारित पशुपालनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
- पशुहरूमा लाग्ने विभिन्न संक्रमण रोगको रोकथामको लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
- एक बार्ड एक पशु सेवा प्राविधिक, कृषि सेवा प्राविधिक कार्यक्रम सञ्चालन गरिनेछ ।
- कृषि विकासको मूल प्रवाहमा महिला, दलित तथा विपन्न वर्गको पहुँच बढाईनेछ ।
- जलवायु परिवर्तनका असर न्यूनिकरण तथा सो बाट बच्न अनुकूलनका उपायहरू अवलम्बन गरिनेछ ।
- गाँउपालिकाको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको पहिचान, विकास र विस्तार गरी पर्यटन प्रवर्द्धन गर्दै आर्थिक विकास गर्न जोड दिइनेछ । परम्परागत लोकसंस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न जोड दिइनेछ ।
- पर्यटन गुरुयोजना २०७४ अनुरूप सियारी गाँउपालिकालाई महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गरिनेछ ।
- महिलाहरूको क्षमता अभिवृद्धि गरी आयआर्जन गर्न सक्षम तुल्याईने छ ।
- गाँउपालिका भित्र रहेका ऐलानी, पर्ती र सरकारी, सार्वजनिक जग्गाको लगत तथा नक्साङ्कन र सिमाङ्कन गरी संरक्षण र प्रवर्द्धन गरिनेछ ।
- युवाहरूलाई राष्ट्र निर्माणमा सरिक गराउन रोजगारमूलक तथा उद्यमशिल तालिम दिईनेछ ।
- मदिरा तथा सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐनलाई कडाईका साथ लागु गरिनेछ ।
- स्वास्थ्य एक बहुक्षेत्रिय आयम हुने भएकोले शिक्षा, पशु, कृषि, वन, खानेपानी, सडक जस्ता निकायको सहयोग र साभेदारीमा कार्यक्रम संचालन गर्ने निति अवलम्बन गरिनेछ ।
- शिक्षित युवाहरूलाई कृषि तथा पशुपालन व्यवसायमा प्रोत्साहित गरी रोजगारी सृजना गर्दै लगिनेछ । पशुबाट मानिसमा सर्ने रोग फैलन नदिन सबै विद्यालयहरूमा यस सम्बन्धि सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
- आन्तरिक तथा बैदेशिक रोजगारबाट प्राप्त पूँजिलाई उत्पादमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ ।
- कृषि उत्पादनलाई विविधीकरण गर्न लघुउद्यमशील उद्योगहरू संयुक्त रूपमा स्थापना गरी स्थानीय श्रोत, साधन, श्रम, सीप र प्राविधिकलाई अधिकतम प्रयोग गरिनेछ ।
- कृषिका विभिन्न क्षेत्रमा काम गरेका कृषकहरू जस्तै धान, गहुँ मकै, माछा पालन तरकारखेती तथा मौरीपालन व्यवसायमा संलग्न भएका कृषकहरूलाई अभि व्यवसायीकरण गराउनको लागि उत्प्रेरित गर्ने ।
- कृषि क्षेत्रमा प्रोत्साहित गरी कृषिसँग सम्बन्धित कृषि बजार तथा कोल्ड स्टोर तथा पशु हाटबजार उपयुक्त स्थानमा स्थापनाका लागि पहल गरिनेछ ।
- कृषि प्रवर्द्धनका लागि सघन कृषि प्रणाली लागु गरिनेछ । जमिन बाँझो राख्न पाईने छैन । बाँझो जमिन राख्ने जग्गा धनीहरूलाई कानुन बमोजिम दण्डनीय बनाईनेछ । साथै कृषि उपजको विशिष्टिकरण गरी उत्पादनमा प्रोत्साहन अनुदानको व्यवस्था गरिनेछ ।

२. सामाजिक विकास सम्बन्धी :

- सबैका लागि अनिवार्य एवम् निःशुल्क माध्यमिक शिक्षामा पहुँच बढाई गुणस्तर अंग्रेजी विषयको माध्यमबाट सुधार गर्न छात्रवृत्ति वितरण, पुस्तकालय निर्माण तथा उत्कृष्ट प्रतिभालाई प्रोत्साहन बढाउने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
- सबै विद्यालयमा बन्ने संरचनाहरूमा खानेपानी, शौचालयहरू, महिला, बाल एवम् अपाङ्गमैत्रीलाई अनिवार्य गरिनेछ ।
- सबै विद्यालयहरूमा नैतिक शिक्षालाई विशेष प्राथमिक दिईनेछ तथा धार्मिक पर्यटन स्थलहरूको पहिचान गरी पर्यटन प्रवर्द्धनमा जोड दिईनेछ ।
- कम्प्यूटर शिक्षा र अनलाइन सूचना प्रणालीको विकास गरिने छ ।
- बौद्ध दर्शन, स्थानीय पुरातात्विक सम्पदा, राष्ट्रियता, उच्चमशिलता र नैतिकता तथा स्थानीय भाषाका विषयका पाठ्यक्रम तर्जुमा गरिनेछ ।
- हरेक वर्ष राष्ट्रिय सरसफाई सप्ताहको अवसर तथा गाउँपालिकाले सरसफाई सप्ताह घोषणा गरी अभियानकै रूपमा सरसफाई सम्बन्धी कार्यक्रम गरिने छ ।
- आदिवासी/जनजाति, दलित, महिला, मुशिलम तथा पिछडा वर्गका समुदायहरूलाई क्षमता विकास तालिम को व्यवस्था मिलाईनेछ ।
- सरकारी लगानीमा व्यवसायजन्य तालिम लिनेहरूले व्यावसाय र उत्पादन गरे नगरेको लेखा जोखा गरिने छ ।
- टोल विकास संस्थाहरूलाई योजना कार्यान्वयन क्षमता विकास गरिनेछ ।
- बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका बनाउन एवम् आवश्यक योजना तय गरी साभेदारी कार्यक्रम संचालन गरी बालमैत्री पूर्वाधार र आवधिक बालमैत्री योजना तयार गरिनेछ ।
- शुन्य होम डेलिभरी गाउँपालिकाको लागि आवश्यक पूर्वाधार तय गर्न आवश्यक रणनीति तयार गरिनेछ ।
- ज्येष्ठनागरिकहरूको एकांकीपन हटाई सरल र रमणीय जीवन बनाउन बृद्धवाटिका जेष्ठ नागरिक मिलन केन्द्रको विकास गरिनेछ । साथै ज्येष्ठनागरिकहरूप्रति श्रद्धा, आदर, सद्भाव अभिवृद्धि गर्न तथा सहज जीवनयापनका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
- विपन्न वर्ग र समुदायका महिलाहरूको आर्थिक श्रोत साधनमा पहुँच बढाउन आय आर्जन र महिला सशक्तिकरणका कार्यक्रमहरू संचालन गरिनेछ ।
- थारु, मधेशी, मुस्लिम, मुसहर लगाएतका पिछडिएको वर्ग र समुदायलाई व्यवसायिक कृषि र लघु उद्यममा विशेष प्राथमिकता दिई क्षमता विकास तालिमको व्यवस्था मिलाईनेछ ।
- व्यवसायिक एवम् प्राविधिक शिक्षामा विशेष जोड दिई लागु गरिनेछ ।
- स्वास्थ्य जिवन सम्वृद्धिको आधार भन्ने मान्यतालाई विकास गरी वार्षिक रूपमा प्रत्येक वडामा विशेषज्ञ सेवाको शिविर सञ्चालन गरिनेछ ।
- शिक्षकको क्षमता अभिवृद्धिको लागि मा.वि. विषयगत तालिमको व्यवस्था गरिनेछ ।
- उत्कृष्ट कर्मचारी, शिक्षका एवं विद्यार्थीहरूलाई सम्मानको कार्यक्रम राखिनेछ ।
- बैदेशिक रोजगारमा आश्रित प्रवृत्तिलाई निरुत्साहित गरी रोजगारीमूलक सीप, क्षमता, अभिवृद्धिका लागि आवश्यक तालिमको सञ्चालन गरिने व्यवस्था मिलाइनेछ ।
- “गुणस्तरीय शिक्षा अभिभावकको इच्छा” पुरा गर्न दरबन्दी मिलान र आवश्यकतामा आधारित दबन्दी श्रृजना गरिनेछ ।
- शैक्षिक संवद्ध संस्था (बाल, महिला, प्रौढ सिकाइ केन्द्रलाई) व्यवस्थित गरिनेछ । साथै बालबालिकाको स्वास्थ्य स्वस्थ गराई पठनपाठन सहज हुने हुँदा समय समयमा बालबालिकाको स्वास्थ्य परिक्षण लगायत अत्यावश्यक औषधीको व्यवस्था गर्ने नीति मिलाईनेछ ।
- अपाङ्गताको प्रकृति अनुरूप आय आर्जनको लागि तालिम तथा सुविधाजनक श्रम उपयोग गरी सामाग्री वितरण गरिनेछ । साथै अपाङ्गता भएका व्यक्तिहरूको मनोबल रमर्यादा उच्च राख्न तथा सहज जीवनयापनका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

- स्वास्थ्य कार्यक्रममा सहकार्य गर्दै स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरिनेछ ।
- आधारभुत स्वास्थ्य सेवा, आकास्मिक स्वास्थ्य सेवा, प्रसुति सेवालाई सबैको पहुँचमा पुर्‍याइनेछ ।
- राष्ट्रिय स्वास्थ्य कार्यक्रमलाई निर्देशिका बमोजिम संचालन गर्ने र जनताको आवश्यकता अनुसार थप स्वास्थ्य कार्यक्रमहरु औषधी आपूर्ति आदि लाई व्यवस्थित गरिनेछ ।
- आर्युवेद, प्राकृतिक चिकित्सा, योग चिकित्सालाई प्रवर्द्धन गर्ने निति अवलम्बन गरिनेछ ।
- प्रतिकरात्मक र प्रवर्द्धनात्मक स्वास्थ्य सेवालाई विस्तार गरि स्वास्थ्य प्रति सचेतना गराई स्वास्थ्य नागरिक निर्माण गर्ने निति अवलम्बन गरिनेछ ।
- सियारी गाउँपालिकालाई शुन्य होम डेलिभरि घोषणा र कुपोषणमुक्त समाज निर्माणमा प्रभावकारी कार्यक्रम लागु गरिनेछ ।
- सामुदायिक अस्पताल, निजी क्लिनिक, औषधी पसलहरुलाई राष्ट्रिय मापदण्ड अनुसार दर्ता गराई गाउँपालिकामा पनि दर्ता गर्ने व्यवस्था गरिनेछ । दर्ता नगरी संचालनमा रहेकालाई कानुनको दायरामा ल्याइनेछ ।
- स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई गाउँपालिकामा दर्ता भई आफ्नो कार्यक्रम स्वीकृत गराई लागु गर्न लगाउने निति ल्याइनेछ ।
- स्वास्थ्य सेवालाई प्रभावकारी, जनमुखि बनाउन महिला स्वास्थ्य स्वयंसेविका, आमा समुह, स्वास्थ्यकर्मी, सहयोगीहरुको मनोबल उच्च बनाउने निति अवलम्बन गराइनेछ ।
- महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु र पछाडी पारिएका व्यक्तिहरुलाई लैंगिक मुल प्रवाहिकरणमा ल्याउने निति अवलम्बन गरिनेछ ।
- बलात्कार, यौनशोषण, मानव ओसारपसार र बेचबिखन तथा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसाजन्य कार्यहरु निर्मूल पारिनेछ । महिला हिंसाको प्रमुख कारणको रुपमा रहेका अशिक्षा, अभाव, अन्धविश्वास र पछ्यौटेपन हटाउने विशेष अभियान चलाईने छ ।
- शिक्षाको गुणस्तर बृद्धि गर्न तथा खर्च मितव्ययी गर्न विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई कक्षा घाटाउने वा विद्यालयलाई मर्जरको प्रक्रियामा ल्याइनेछ । साथै शिक्षकहरुलाई गाउँपालिकाभित्र मिलान गरिनेछ ।
- निजी विद्यालयहरुको सम्बन्धन, दर्ता, स्तरोन्नती प्रक्रियलाई व्यवस्थित गर्न स्पष्ट निति अवलम्बन गरिनेछ ।
- विद्यालयहरुमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमका कार्यक्रमहरु क्रमशः लागु गरिनेछ ।
- विद्यार्थी प्रोत्सान र छात्रवृत्तिको व्यवस्थालाई प्रभावकारी बनाउने निति अवलम्बन गरिनेछ । विद्यालयलाई खेलकुद मैदान र खेल सामाग्रीको व्यवस्थापन गर्ने निति अवलम्बन गरिनेछ ।
- मसानघाट, अव्यवस्थित बसोवास तथा सुकुम्वासीहरुलाई आवश्यक व्यवस्थापन गरिनेछ ।
- विभिन्न किसिमका छात्रवृत्ति कार्यक्रम मार्फत विद्यालय शिक्षामा प्रवेश हुन नसकेका वा विद्यालय छाडेका बालबालिकाहरुलाई विद्यालय शिक्षामा प्रवेश गराउने विशेष नीति अवलम्बन गरिनेछ ।
- विकासका अवसरबाट वञ्चित विपन्न तथा पछाडि परेका सबै महिलाहरुको सशक्तिकरणका लागि सीप तथा उद्यमशीलता विकास मार्फत स्वरोजगार र आयआर्जन बृद्धि गरी आत्मनिर्भर बनाइने छ ।
- महिला बालबालिका तथा ज्येष्ठनागरिक, अपाङ्गता भएका व्यक्तिहरु, विपन्न, लोपोन्मुख र सिमान्तकृत समुदायलाई सामाजिक संरक्षण प्रदान गरिनेछ ।
- प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नको लागि सबै स्वास्थ्य चौकीहरुमा प्रयोगशाला सेवा विस्तार गरिनेछ ।
- संगठन, बचत, रसिप विकास कार्यक्रम हाल सियारी १, २, ६ र ७ मा सामुदायिक विकास कोष मार्फत कार्यक्रम रहेकोमा यस आ.व. देखि ३, ४ र ५ वडाहरुमा समेत थप कोषको व्यवस्था गरी सियारी विकास कोषको रुपमा गरीबी न्युनिकरण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

गाउँपालिका स्तरीय महिला विकास सम्बन्धी कार्यक्रम :

- महिला हिंसा सम्बन्धीका कार्ययोजना
- बाल विवाह, दाइजो, तिलक, बोक्सी, जातीय भेदभाव, छुवाछुत तथा उत्पीडन एवं सामाजिक कुरीति मुक्त गाउँपालिकाको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
- सीप र स्वरोजगार सम्बन्धी प्रवर्द्धन कार्यक्रमहरु लागु गरिनेछ ।
- लागुपदार्थ दुर्व्यसनी विरुद्ध सम्बन्धी कार्ययोजना बनाई सञ्चालन गरिनेछ ।
- घरेलु तथा कुटिर उद्योगहरु सञ्चालन गरिनेछ ।
- खाद्यन्न प्रशोधन कार्यक्रम ।

३. भौतिक पूर्वाधार विकास

- सियारी गाउँपालिका सहर उन्मुख भएकोले सडक यातायात क्षेत्रको गुरुयोजना बनाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याईनेछ ।
- सडकहरुको न्यूनतम मापदण्ड निर्धारण गरिएको छ । उक्त मापदण्डलाई अनिवार्य रुपमा कडाईका साथ कार्यान्वयन गरिनेछ ।
- गाउँपालिकाको चक्रपथ निर्माण का लागि गुरुयोजना बनाईनेछ ।
- मापदण्ड अनुरूप सडकको दायाँ बायाँ लगत कट्टि गर्दै जाने योजना अनुरूप क्रमश लगत कट्टा गरिनेछ ।
- उपभोक्ता समिति मार्फत पूर्वाधार संरचनाको निर्माण गर्दा लागत साभेदारीलाई अनिवार्य गरिने नीतिलाई निरन्तरता दिइनेछ ।
- पूर्वाधार संरचनाको निर्माण गर्दा भू-क्षय र वन विनास जस्ता वातावरणीय पक्षलाई उचित ध्यान पुऱ्याई प्राकृतिक संरचनामा खलल हुन नदिने व्यवस्था गरिनेछ । नवनिर्मित सडकका दायाँ-बायाँ हरियाली अभिवृद्धि गरिनेछ ।
- सडकहरुलाई क्रमशः कालोपत्रे गर्दै लगिने छ । सडक स्तरोन्नती गर्दा नाली निर्माणलाई पहिलो प्राथमिकता दिईने छ ।
- भवन निर्माण मापदण्ड २०७२ अनुरूप नयाँ भवन तथा घरहरु निर्माण गर्दा भवन निर्माण संहिताको पालना र नक्सा पासलाई ०७५ श्रावण १ गतेदेखि अनिवार्य गरिएको छ ।
- प्रत्येक वडामा बहु उद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने र एकै भवनबाटो विकास समिति, महिला समुह , सामुदायिक वन , उपभोक्ता समिति जस्ता सामुदायिक संस्थाहरुको सामुदायिक क्रियाकलापका साथै योग साधनाका क्रियाकलाप संचालन गरिनेछ ।
- विद्यालयको भौतिक संरचनाको विकास तथा मर्मत सम्भार गरिनेछ ।
- सवै वडाहरुमा सरसफाईका कार्यक्रमहरु संचालन गरिने छ । सरसफाईका गतिविधहरुलाई अनिवार्य पालना गर्न “विद्यालय मार्फत विद्यार्थी, विद्यार्थी मार्फत अभिभावक” साथै टोल विकास संस्थाका अगुवाईमा सरसफाई कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गरिनेछ ।
- सम्भाव्यता अध्ययनबाट सम्भाव्य देखिएका सिँचाई आयोजनाहरुलाई क्रमशः कार्यान्वयन गर्दै लगिनेछ र नयाँ योजनाहरुको थप सम्भाव्यता अध्ययन कार्यलाई निरन्तरता दिइनेछ ।
- प्रकोप व्यवस्थापनलाई प्रभावकारी बनाउन विपद उत्थानशील सियारी तय गरी सरोकारवाला संघ संस्थाहरु संग सहकार्य मार्फत कार्यान्वयन गरिनेछ ।
- गाउँपालिकाको आफ्नै सुविधासम्पन्न भवन निर्माणको कार्य थालनी गरिनेछ ।
- सियारी गाउँपालिकाले तीन खम्भे अर्थनीति अनुरूप सहकारी मार्फत काम गर्दा गराउँदा सहकारी शिक्षा सहित साभेदारी रुपमा लागनी गर्ने नीति अवलम्बन गरिनेछ ।

४. संस्थागत विकास तथा सुशासन

- परिमार्जित बडापत्र लागू गरी सेवाग्राहीहरूलाई सम्मानका साथ हंशमुखी सेवा (Smiling Service) प्रदान गरिनेछ ।
- गाउँपालिका कार्यालयको संगठन विकास (OD) विकास गरी उपयुक्त संरचना तय गरिनेछ ।
- गाउँपालिकाको सेवालालाई नागरिक सामु पुऱ्याउन आधारभूत सेवाहरूवडा कार्यालय मार्फत संचालन गरिनेछ ।
- सानातिना भैंभगडा र विवाद मिलाउन, सार्वजनिक सम्पति अतिक्रमण रोकन सामाजिक विकृती नियन्त्रण गर्न, सामाजिक अनुशासन कायम राख्न, उद्यमशिलता प्रवर्द्धन गरी सीप विकास गर्न र व्यवसाय प्रवर्द्धन गर्न टोल विकास संस्थालाई अधिकार सम्पन्न हुनेगरी सिंगो गाउँपालिकालाई समेटेर गाउँपालिका स्थानीय टोल सुधार समिति गठन गरिनेछ । टोल विकासमा उत्कृष्ट टेवा पुऱ्याउने संस्थाहरूलाई पुरस्कृत र सम्मान गरिनेछ । टोल सुधार समितिको क्षमता अभिवृद्धि गर्दै लगिनेछ ।
- गाउँपालिकाको सूचना तथा अभिलेखको वेभसाईट तथा सामाजिक संजालहरू मार्फत योजना कार्यान्वयन र दैनिक प्रशासनलाई छिटो छरितो रूपमा संचालन गरी सुशासन कायम गरिनेछ ।
- गाउँपालिकाको हरेक शाखाका काम कार्यहरू लाई नेटवर्किङ्ग गरिनेछ ।
- प्रत्येक वडा कार्यालयमा कम्तिमा वर्षको १ पटक सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिनेछ ।
- गाउँपालिकाद्वारा संचालन भएका आयोजनाहरूमा पारदर्शिता ल्याउन टोल विकास संस्थाको सक्रियतामा सक्षम समिति गठन गर्ने । अनुगमन समिति गठन गर्ने र आयोजनाहरू सम्पन्न भए पश्चात् सार्वजनिक परीक्षण गर्ने व्यवस्थालाई कडाईका साथ लागू गरिनेछ । यसको लागि उपभोक्ता समितिका सदस्यहरूलाई समिति गठन, योजना सम्झौता, कार्यान्वयन, लेखा, सार्वजनिक परीक्षण सम्बन्धी विषयमा अभिमुखीकरण गरेपछि मात्र योजना कार्यान्वयन गरिने छ । सार्वजनिक सुनुवाई कार्यलाई गाउँपालिकाका प्रतिनिधिको उपस्थिति अनिवार्य गरिएको छ ।
- उपभोक्ताबाट नहुने योजना ठेक्का टेन्डर मार्फत गाउँपालिकाले गरिनेछ ।
- उपभोक्ता मार्फत संचालन गर्ने आयोजनाहरूमा कार्य मुल्याङ्कनमा आधारीत भुक्तानी प्रणाली लागू गरिनेछ ।
- गैरसरकारी संस्थाका कार्यक्रमहरूलाई गाउँपालिकाको छाताभिन्न ल्याई एकद्वार प्रणाली मार्फत कार्यान्वयन गरिनेछ ।
- कार्यपद्धतीलाई व्यवस्थित र खर्च प्रणालीलाई पारदर्शी बनाई समग्र कार्यसम्पादन स्तरमा सुधार गर्दै सुशासनको प्रत्याभूती गरिनेछ ।
- उत्कृष्ट विद्यालय , उपभोक्ता समिति, टोल विकास संस्था र व्यावसायिक कृषक तथा पशुपालकहरूलाई सम्मान र पुरस्कृत गरिनेछ ।
- गाउँपालिका कार्यालयबाट सम्पादन हुने कामको निरन्तर अनुगमन गरी सेवा प्रवाहमा गुणस्तरीयता एवं प्रभावकारिता प्रवर्द्धन गर्न गाउँपालिका सुपरीवेक्षण तथा अनुगमन समितिको कार्यलाई शसक्त औजारको रूपमा प्रयोग गरिनेछ ।
- नागरिकहरूको गुनासो सुन्ने अधिकारी मार्फत तत्कालै सम्बोधन गर्ने व्यवस्था गरिनेछ ।
- गाउँपालिकाका जनप्रतिनिधीहरू तथा कार्यरत कर्मचारीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्न सम्पूर्ण शाखा तथा कर्मचारीहरूको कार्य विवरण बमोजिमको कार्यसम्पादन गर्न सक्षम बनाउन तालिम, अभिमुखीकरण जस्ता कार्यक्रमहरूको सञ्चालन गरिनेछ ।
- सामाजिक सुरक्षा वितरणलाई बैकिङ्ग प्रणाली मार्फत वितरण गरिएको छ । यसलाई अझ छिटो छरितो र व्यवस्थीत बनाइनेछ ।
- खरिद प्रणालीलाई योजनावद्ध रूपमा संचालन गरी श्रोत साधनको उच्चतम उपयोग गरिनेछ ।
- गाउँपालिकाको सेवा प्रवाहलाई सहज, सरल र सुलभ बनाईने छ ।
- उपभोक्ता बजारमा स्वस्थ प्रतिस्पर्धा हुने वातावरण बनाउन सुरक्षा निकाय, नागरिक समाज, उद्योग वाणिज्य संघ/संगठन र प्रेस संग सहकार्य गरिनेछ ।

- न्यूनतम शर्त तथा कार्यसम्पादन मापन निर्देशिकालाई कार्यान्वयन गरिनेछ ।
- उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षकहरूलाई प्रोत्साहित गरिनेछ ।
- केन्द्रबाट प्राप्त गाउँपालिकाको संगठन संरचनामा आवश्यकता अनुसार परिमार्जन गरिनेछ ।
- सामुदायिक विद्यालयको अध्ययन अध्यापनको नतिजा मुल्याङ्कन गरिनेछ ।
- सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बर्द्धनमा जोड दिईनेछ ।
- उद्यमशील, नैतिक र उत्तरदायी व्यक्तिलाई उच्च मर्यादामा राखी गाउँपालिका स्तरीय महत्वपूर्ण जिम्मेवारी प्रदान गरिनेछ ।

५. सरसफाई र वातावरण सन्तुलन तथा विपद व्यवस्थापन

- पुर्वाधार संरचनाको निर्माण गर्दा भू-क्षय र वन विनाश जस्ता वातावरणीय पक्षलाई उचित ध्यान पुऱ्याई प्राकृतिक संरचनामा खलल हुन नदिने व्यवस्था गरिनेछ ।
- गाउँपालिकाक्षेत्र सडक संजालहरू मध्ये प्रत्येक वर्ष कम्तीमा एउटा सडकलाई कालोपत्र स्तरीकरण, नाली निर्माण, वृक्षारोपण र पैदलयात्रु पथ सहित नमूना सडक आयोजना कार्यान्वयन गरिनेछ ।
- खानेपानीका मुहानहरू संरक्षण गर्न, प्राचिन कुवा हरुको संरक्षण गर्न, घर आगन देखि सडकसम्म सफासुधर राख्न टोल विकास संस्थाहरूको भूमिकालाई प्रभावकारी तुल्याईनेछ ।
- यस सियारी गाउँपालिका खुल्ला दिसा मुक्त घोषणा भै सकेकोले सोको अनुगमन गरी सरोकारवाला संस्था मार्फत POST ODP का कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
- पूर्ण सरसफाई युक्त सहरको रूपमा विकास गर्न टोल विकास संस्था तथा टोल सुधार समितिहरूलाई समन्वय सहयोग र साभेदारी रूपमा आवश्यक व्यवस्था गरी प्रोत्साहित गरिनेछ ।
- मुख्य बजारको सरसफाईको लागि तोकीएको शुल्कमा रकम उठाउन पाउने गरी निजी क्षेत्रसंग सहकार्य गरिनेछ ।
- फोहोरलाई मल बनाउने पद्धति विस्तार गरिनेछ ।
- फोहोर व्यवस्थापनकालागि उचित स्थान खोजी गरी व्यवस्थित गरिनेछ, साथै व्यवस्थित मासुजन्य पशुपंक्षी वाधशालाको आवश्यक व्यवस्था समेत गरिनेछ ।
- सार्वजनिक निजी साभेदारी मार्फत सरसफाई तथा वातावरण सुधारका कार्यक्रमहरू संचालन गरिनेछ,
- जलवायु परिवर्तनका असर न्यूनिकरण तथा अनुकूलनका कार्यक्रमहरू संचालन गरिने छ ।
- सामुदायिक वन विकासका लागि वृक्षारोपणलाई प्राथमिकता दिईनेछ ।
- गाउँपालिकाको सार्वजनिक स्थानमा बन्ने शौचालयहरू बालमैत्री, अपाङ्गमैत्री र लैङ्गिकमैत्री हुनेछन ।
- विभिन्न समयमा आइपर्ने प्रकृतिक प्रकोप तथा विपद् व्यवस्थापनका लागि आवश्यक कोष खडा गरिनेछ ।
- धुवा रहित चुलो निर्माण सम्पन्न गर्ने कार्यक्रम अगाडि बढाईनेछ ।
- सबै वडाहरूमा सरसफाईका कार्यक्रमहरू सञ्चालन गरिनेछ । सरसफाईका गतिविधिहरूलाई अनिवार्य पालना गर्न “विद्यालय मार्फत विद्यार्थी, विद्यार्थी मार्फत अभिभावक” साथै समायको अगुवाईमा सरसफाई कार्यक्रमलाई प्रभावकारी रूपमा लागु गरिनेछ ।
- दुई वा सो भन्दा बढि स्थानीय तहहरूको संयुक्त साभेदारी लगानी एवम् समन्वयमा विपद व्यवस्थापनका लागि आवश्यक पर्ने दमकल समेतका साधनहरू खरिद गरी आवश्यक व्यवस्था गर्न सकिनेछ ।
- भू-उपयोग नीतिका आधार जग्गाको वर्गिकरण गरी क्रमशः व्यवस्थित गर्दै लगिनेछ ।
- सार्वजनिक तथा सरकारी जमिनको तथ्याङ्क अभिलेखिकरण गरी संरक्षण संवर्द्धन गरिनेछ । साथै सक्रिय प्रादेशिक कानूनसँग नबाभिकने गरी स्थानीय कानून निर्माण गरी सार्वजनिक जमिनमा बसोबास गर्नेहरूलाई एक पठक सिमान्तकृत वर्ग दृष्टिकोणको आधारमा व्यवस्थित गरिनेछ ।

६. वित्तिय व्यवस्थापन एवम् अनुशासन सम्बन्धी

- करको दायरा फराकिलो बनाइनेछ ।
- हाटबजार स्थलको पूर्वाधार तथा सार्वजनिक माछा पोखरी निर्माण गरी व्यवसायिक रूपमा आम्दानी बृद्धि गरिनेछ ।
- प्रकृया सरल गरी सूचना प्रविधिको माध्यबाट स्वेच्छिक कर सहभागिता अभिवृद्धि गरिनेछ ।
- इमान्दारीपूर्वक कर तिर्ने उत्कृष्ट करदातालाई सम्मान गरिनेछ ।
- अग्रीम कर तिर्ने करदातालाई निश्चित प्रतिशत कर छुटको व्यवस्था गरिनेछ ।
- एकीकृत सम्पत्तिकर क्रमशः कार्यान्वयनमा ल्याइनेछ ।
- गाउँपालिकाको आयआर्जनका लागि व्यवसायिक पूर्वाधार निर्माण र अन्य सम्भाव्य क्षेत्रको पहिचान गरिनेछ ।
- कर सप्ताह र घुम्ती सेवा सञ्चालन गरी राजस्वको दायरा बढाइनेछ ।
- उपभोक्ता समितिको कार्यक्षमताको लेखाजोखा गरिनेछ, स्रोतको उच्च सदुपयोग गर्न नसक्ने र नतिजामुखी हुन नसक्ने उपभोक्ता समितिलाई कालो सुचिमा राखी जिम्मेवारी बाट हटाइनेछ ।
- गाउँपालिकाको सेवा प्रवाह र विकासलाई खुल्ला खबरदारी गर्न प्रेसको भूमिका अपरिहार्य र मर्यादित बनाइनेछ ।

७. श्रोत परिचालन तथा क्षमता विकास

- उत्पादन लागत एवम् प्रकृतिको आधारमा करको दायरा फराकिलो बनाइनेछ ।
- प्रकृया सरल गरी सूचना प्रविधिको माध्यमबाट स्वेच्छिक कर सहभागिता अभिवृद्धि गरिनेछ ।
- इमान्दारीपूर्वक कर तिर्ने उत्कृष्ट करदातालाई सम्मान गरिनेछ ।
- अग्रीम कर तिर्ने करदातालाई उच्च सम्मानको व्यवस्था गरिनेछ ।
- एकीकृत सम्पत्तिकर आगामी वर्ष ०७५ श्रावण १ देखि कार्यान्वयनमा ल्याइनेछ । यसको लागि निर्देशिका तयार गरिनेछ ।
- गाउँपालिकाको आयआर्जनका लागि ब्यावसायिक पूर्वाधार निर्माण र अन्य सम्भाव्य क्षेत्रको पहिचान गरिनेछ ।
- कर सप्ताह र घुम्ती सेवा संचालन गरी राजस्वको दायरा बढाइनेछ ।

!! धन्यवाद !!

सियारी गाउँपालिका, वस्तुगत विवरण, २०७५